

धरान उपमहानगरपालिकाको विनियोजन विधेयक,
२०७७

धरान उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धरान, सुनसरी
प्रदेश नं. १

धरान उपमहानगरपालिकाको विनियोजन ऐन, २०७७

प्रस्तावना:

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७।०७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९(२) बमोजिम धरान उपमहानगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम " धरान उपमहानगरपालिकाको विनियोजन ऐन, २०७७" रहेको छ ।

(२) यो ऐन सम्बत २०७७ श्रावण १ बाट प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७७।०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७७।०७८ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूचीमा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. १,७२,३५,४३,५०० (अक्षरेपी एक अर्ब बहत्तर करोड पैँतीस लाख त्रीचालीस हजार पाँचसय रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नगर सभाबाट बजेट स्वीकृत भइसकेपछि संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय सरकार वा अन्य विभिन्न संघसंस्था वा निकायसँग सम्झौता भई वा नभई थप बजेट निकास भएकोमा; वा आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा काम सम्पन्न भएर पनि कुनै कारणले भुक्तानी हुन नसकेको र म.ले.प.फा.नं. २२१ मा समावेश भएको कुनै पनि आयोजना तथा कार्यक्रमको लागि आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश नभएको तर आर्थिक वर्ष २०७६/०७७ मा खर्च नभई मौज्जात सरेको रकमले खाम्नेसम्मको हकमा उक्त रकमलाई अधिकार प्राप्त अधिकारीले वार्षिक बजेटमा समावेश गरी खर्च गर्नुपर्ने र यस्तो खर्चलाई वार्षिक आर्थिक विवरण तयार पार्दा समेत समावेश गर्नु पर्नेछ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७।०७८ को निमित्त नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) पूँजीगत खर्च तर्फको विभिन्न खर्च शीर्षकमा उल्लिखित रकममध्ये कुनै एक खर्च शीर्षकमा विनियोजित रकम अपुग हुने र कुनै अर्को खर्च शीर्षकमा विनियोजित रकम बढी हुने भएमा अपुग हुने खर्च शीर्षकमा विनियोजित रकमको २५% मा नबढाई बढी हुने खर्च शीर्षकबाट रकमान्तर गरिनेछ।

(३) चालु खर्च तर्फ विभिन्न खर्च शीर्षकहरूमध्ये कुनै एक खर्च शीर्षकमा रकम अपुग हुने र कुनै अर्को खर्च शीर्षकमा रकम बढी हुने भएमा अपुग हुने खर्च शीर्षकमा विनियोजित रकमको २५% रकममा नबढाई बढी हुने खर्च शीर्षकबाट रकमान्तर गरिनेछ।

(४) पूँजीगत तथा चालु खर्च शीर्षक अन्तर्गत एउटै खर्च शीर्षकका विभिन्न कार्यक्रमहरूमा विनियोजित रकमलाई एक कार्यक्रमबाट अर्को कार्यक्रममा रकमान्तर गर्दा जतिसुकै रकम रकमान्तर गर्न सकिनेछ।

(५) माथि दफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि पूँजीगत खर्च शीर्षकबाट चालु खर्च शीर्षकमा रकमान्तर गरिने छैन।

(६) वित्तीय व्यवस्था तर्फ ऋणको साँवा तथा व्याज भुक्तानी खर्च शीर्षकमा अपुग हुने रकम जुनसुकै खर्च शीर्षकबाट रकमान्तर गर्न सकिनेछ।

(७) चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ।

४. पूरक अनुमान: (१) यस ऐन अनुसार नगर सभाबाट बजेट स्वीकृत भईसकेपछि सञ्चित कोषमा प्राप्त हुने अनुमान गरिएको रकम सारभूत रूपमा प्राप्त नभई वा नहुने पर्याप्त कारण भएको कार्यपालिकाले अनुमान गरेमा कुनै खर्च शीर्षकमा विनियोजन भएको रकम घटाउने वा हटाउने गरी नगर सभाले पूरक बजेट बनाउन सक्नेछ।

५. बाधा अड्काउ फुकाउने अधिकार: यो ऐनको कार्यान्वयनको क्रममा कुनै बाधा उत्पन्न भएमा कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।

प्रमाणिकरण गर्ने:

तिलक राई

मिति: २०७७/०४/०२